

दक्षिण अस्ट्रेलियामा गहन अंग्रेजी भाषा कार्यक्रम र नवआगन्तुक कार्यक्रम

शिक्षा विभागले अष्ट्रेलियामा भर्खर आएका विद्यार्थीहरूको लागि गहन अंग्रेजी भाषाबारे सहयोग प्रदान गर्दछ। प्राथमिक विद्यालयहरूमा, यस कार्यक्रमलाई गहन अंग्रेजी भाषा कार्यक्रम (Intensive English Language Program) (IELP) भनिन्छ। माध्यमिक र उच्च माध्यमिक विद्यालयहरूमा, यसलाई नयाँ आगन्तुकहरूको कार्यक्रम (New Arrivals Program) (NAP) भनिन्छ। IELP वा NAP मा भाग लिनु भनेको दक्षिण अष्ट्रेलियामा बस्न र अध्ययन गर्नको लागि आवश्यक अंग्रेजी सिक्ने सबैभन्दा प्रभावकारी माध्यम हो।

IELP र NAP का सबै केन्द्रहरू सबै विद्यार्थीहरूलाई उत्कृष्ट र सबैभन्दा उपयुक्त पाठ्यक्रमहरू उपलब्ध गराउने सुनिश्चित गर्न निरन्तर सुधार गर्न प्रतिबद्ध छन्।

प्रत्येक केन्द्रले:

- विद्यार्थीहरूलाई अष्ट्रेलियाली पाठ्यक्रममा सफलताको लागि तयार गर्दछ
- अष्ट्रेलियाली समुदायमा बस्न विद्यार्थीहरूको आत्मविश्वास विकास गर्छ।

निम्न ब्यवस्था मार्फत यो हासिल गरिएको छ:

- अंग्रेजीलाई एक अतिरिक्त भाषा वा भाषिका (EALD) को रूपमा विशेषज्ञ शिक्षकहरूद्वारा गहन अंग्रेजी भाषामा सहयोग गरेर
- पाठ्यक्रमका क्षेत्रहरू मार्फत अंग्रेजी सिकाएर
- विद्यालय र समुदाय बिच विभिन्न प्रकारका गतिविधिहरू, भ्रमण लगायत सामाजिक कार्यक्रमहरू गराएर
- साना कक्षाहरू राखेर।

द्विभाषी विद्यालय सेवा अधिकारीहरू, सामुदायिक सम्पर्क अधिकारीहरू र दोभाषेहरूले विद्यार्थी र उनीहरूका परिवारहरूलाई शिक्षा कार्यक्रममा संलग्न हुन मद्दत गर्छन्।

विद्यार्थीहरू सामान्यतया IELP वा NAP मा एक वर्षसम्म बस्छन्। यो आवश्यक भएमा लम्ब्याउन सकिन्छ।

IELP वा NAP को लागि योग्य हुनलाई, विद्यार्थीहरूले आफूलाई अष्ट्रेलियामा आइपुगेको १२ महिना भित्र भर्ना भईसक्नु पर्छ वा रिसेप्शन वा कक्षा १ मा भर्ना गर्ने विद्यार्थीहरूका हकमा १८ महिना भित्र भर्ना भईसक्नु पर्ने आवश्यक छ।

कुनै वर्गका अस्थायी भिसाधारकहरू IELP र NAP को लागि योग्य हुदैनन वा शुल्क तिर्नु पर्ने हुन सक्छ।

भर्ना गर्नलाई एपोइन्टमेन्टमा आउँदा प्रवेशाज्ञा (भिसा) को विवरण चाहिन्छ।

प्राथमिक गहन अंग्रेजी भाषा कार्यक्रम केन्द्रहरू

प्राथमिक IELP केन्द्रहरू ५ देखि १२ वर्ष उमेरका विद्यार्थीहरूका लागि हुन्। केन्द्रहरू विभिन्न स्थानमा छन्।

प्राथमिक IELC हरूमा कक्षाहरू साना हुन्छन् र उमेर अनुसार व्यवस्थित हुन्छन्। विद्यार्थीहरूलाई प्राथमिक विद्यालयका विषयहरू पढाइन्छ साथै अंग्रेजी भाषाको बारेमा पनि सिकाइन्छ।

यस्ता विद्यार्थीहरूका लागि यातायातको सहायता उपलब्ध हुन सक्छ:

- १० वर्ष मुनिको उमेरका
- जो केन्द्रबाट १.७५ किलोमिटरभन्दा टाढा बस्छन्।

विद्यार्थीहरूलाई मूलधारका विद्यार्थीहरूसँग एकीकरण गर्न मद्दत गरिन्छ। विद्यार्थीहरूले आफ्नो स्थानीय विद्यालयमा सफलतापूर्वक आफ्नो शिक्षा जारी राख्न सक्नु भनेर स्थानान्तरण कार्यक्रमहरू आयोजना गरिन्छ।

हालको गहन अंग्रेजी भाषा कार्यक्रम भएका विद्यालयहरूको सूचीको लागि, <https://www.sa.gov.au/topics/education-and->

माध्यमिक नवआगन्तुकहरुको कार्यक्रम

१२ देखि १७ वर्ष सम्मका भर्खर आएका विद्यार्थीहरूलाई एडिलेड सेकेन्डरी स्कूल अफ इङ्लिस (Adelaide Secondary School of English) मा भर्ना गर्न सकिन्छ। यो एक मान्यता प्राप्त अन्तर्राष्ट्रिय विद्यालय हो।

यस नवआगन्तुकहरुको कार्यक्रम मार्फत दुबै शैक्षिक र प्राविधिक मार्गहरूमा शिक्षा उपलब्ध छ।

विद्यालयले निम्न प्रदान गर्दछ:

- अंग्रेजी प्रवीणताको विभिन्न स्तरहरूमा कक्षाहरू
- अध्ययनको ८ वटा आवश्यक क्षेत्रहरूमा गहन अंग्रेजी
- सामुदायिक सहभागिताका लागि अवसरहरू
- हाई स्कूलमा जाने स्थानान्तरण कार्यक्रम।

Adelaide Secondary School of English

253 Torrens Road, West Croydon SA 5008

फोन: (08) 8340 3733

इमेल: dl.1686.info@schools.sa.edu.au

www.adsecenglish.sa.edu.au

वरिष्ठ माध्यमिक नवआगन्तुक कार्यक्रम

थेबर्टन सिनीयर कलेज (Thebarton Senior College) मा वरिष्ठ माध्यमिक नव आगन्तुक कार्यक्रमले पूर्णकालिन अध्ययनमा भाग लिन चाहने १७ वर्ष भन्दा माथिका विद्यार्थीहरूलाई वयस्क वातावरण प्रदान गर्दछ।

NAP पाठ्यक्रमले अंग्रेजी, गणित, विज्ञान, अष्ट्रेलियाको भूगोल र इतिहास, कम्प्युटर, रोजगारीमुलक शिक्षा र रोजगारी योजनालगायत अध्ययनका क्षेत्रहरू मार्फत गहन अंग्रेजी कार्यक्रम प्रदान गर्दछ। यसले विद्यार्थीहरूलाई थप अध्ययन गर्नेबारे र रोजगारीको लागि तयार गर्नेछ।

Thebarton Senior College

40 Ashley Street, Torrensville SA 5031

फोन: (08) 8352 5811

इमेल: info@tsc.sa.edu.au

www.tsc.sa.edu.au